



आर्थिक वर्ष २०७६/७७ को बजेट बक्तव्य



बडीकेदार गाउँपालिका
खड्यौली, डोटी
सूदुर पश्चिम प्रदेश, नेपाल

**बडीकेदार गाउँपालिकाका उपाध्यक्ष श्री ईन्द्रा बोहोरा भाट द्वारा प्रस्तुत
आर्थिक वर्ष २०७६/०७७ को बजेट बक्तव्य**

यस बडीकेदार गाउँपालिकाको सम्मानीत गरिमामय पाचौँ गाउँसभाका सभाध्यक्ष ज्यू, गाउँसभाका सचिवज्यू, यस सभामा उपस्थित ५ वटै वडाहरूका वडाध्यक्ष ज्यूहरू, गाउँ कार्यपालिकाका सदस्य ज्यूहरू, गाउँसभाका सदस्य ज्यूहरू, यस गाउँपालिकामा कार्यरत विषयगत शाखाका प्रमुख एवं अन्य कर्मचारीहरू, उपस्थित अन्य राष्ट्रसेवकहरू, पत्रकारहरू लगायत सम्पूर्ण दाजुभाइ तथा दीदीबहीनीहरूमा बडीकेदार गाउँपालिकाको तर्फबाट न्यानो स्वागत व्यक्त गर्दछु ।

आज हामी यस सम्मानीत गाउँसभामा बडीकेदार गाउँपालिकाको भोलिको भाग्य र भविष्यको मार्गचित्र कोर्नका लागि यहाँ उपस्थित भएका छौं। नेपालको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना मध्येको एक स्थानीय तहको रूपमा रहेको यस बडीकेदार गाउँपालिकाको सम्मानित गाउँसभा समक्ष दोस्रो बजेट प्रस्तुत गर्न पाउँदा मैले धेरै गौरवको अनुभूति गरेकी छुँ ।

यस अवसरमा लोकतान्त्रिक इतिहासका विभिन्न कालखण्डहरूमा मातृभूमीको रक्षा र लोकतन्त्र स्थापनाका लागि बलादानीपूर्ण संघर्ष गर्ने महान शहीदहरूलाई सम्झन चाहन्छु ।

अवको प्राथमिकता संविधानले परिकल्पना गरेको सामाजिक न्याय र समाजवादको लक्ष्यमा पुग्न आर्थिक समृद्धिमा केन्द्रित हुनु पर्ने भएकाले हाम्रो लडाईँ सामाजिक न्याय सहितको समृद्धि आर्जनका

लागि अविकास, गरिवी र पछौटेपन विरुद्ध केन्द्रित हुनु पर्ने जरुरी ठानेकी छु ।

अब हामीलाई कुनै पनि बहानामा आर्थिक-सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह, अनियमितता नियन्त्रण, सुशासन प्रवर्द्धनमा विलम्ब गर्ने सुविधा छैन । त्यसैले “समृद्ध बडीकेदार: पर्यटन, कृषि र पूर्वाधार” भन्ने मूल मान्यतालाई आत्मसाथ गरेर यो बजेट तर्जुमा गरेकी छु ।

सम्मानित गाउँसभाका सभाध्यक्ष महोदय,

हामी संघीयताको अभ्यासको प्रारम्भिककालमा रहेकाले यसमा अनेकन चुनौतीहरू रहेका छन् । यस क्षेत्रमा रहेको भौतिक पूर्वाधारहरूको कमजोर अवस्था, राजश्वको न्यून संकलन तथा खर्चको अनुत्पादक दोहन हाम्रा प्रमुख चुनौतिहरू हुन् । आत्मनिर्भरयुक्त रोजगारी प्रणालीमा अभ्यस्त हुन नसक्नु, कमजोर पुँजी तथा प्रविधिको न्यून उपलब्धता, स्थानीय स्रोत साधनको कुशल परिचालन हुन नसक्नु र अनुत्पादक जीवनशैली यहाँको गरिवी तथा पछौटेपनका प्रमुख चुनौतिहरू हुन् ।

यद्यपि संघीयताको यो नविन अभ्यासले हामीलाई धेरै अवसरहरू पनि दिएको छ । चुनौति र समस्याहरू पहिचान गरी समाधानको उपाय खोज्ने जिम्मेवारी अब हाम्रै काँध माथि रहेको छ । अब चुनौति र समस्याहरूको समाधान गर्नुको विकल्प छैन । अर्थपूर्ण खोज, विश्लेषण र रणनीतिक उपायहरूको अवलम्बन गर्न सकेमा यस गाउँपालिकाको समृद्धि हाम्रै पालामा सम्भव रहेको छ । चुनौति र

अवसरकाबीच नै समस्याहरुको पहिचान गरी समाधानका उपाय खोज्नु नै हाम्रो विशेष प्राथमिकता हो ।

अहिले नेपालमा लोकतान्त्रिक गणतन्त्र, बहुलबाद, सामाजिक न्यायसहितको समानुपातिक समावेशी प्रतिनिधिमूलक व्यवस्था, मौलिक अधिकार, नागरिक स्वतन्त्रता जस्ता हाम्रा महत्वपूर्ण उपलब्धिहरु संस्थागत हुँदै गइरहेका छन्। संविधानले अंगिकार गरेको तीन तहको शासकीय व्यवस्थाले सिंहदरवारको अधिकार गाउँ गाउँमा स्थापित हुने क्रममा छ ।

२०७४ साल असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनबाट यस बडीकेदार गाउँपालिकामा समेत स्थानीय सरकार स्थापित भएको अवस्था छ । यो सरकारले लगभग दुई वर्षको कार्यकाल पुरा गरी सकेको छ । गत वर्षसम्म आवश्यक नीति नियम एवम् कानूनहरुको र अत्यावश्यक कर्मचारीहरुको अभावका साथै अन्य स्रोत साधनको न्युनताका बीच पनि यस गाउँपालिकाले आफ्ना गतिविधिहरु सफलतापूर्वक सञ्चालन गर्‍यो । यसलाई मैले यस बडीकेदार गाउँपालिकाको उपलब्धिहरुको रूपमा लिएकी छु ।

सम्मानित गाउँसभाका सभाध्यक्ष महोदय,

यो बजेट तथा कार्यक्रमहरुको तर्जुमाको क्रममा हामीले निश्चित प्रक्रियाहरु पुरा गरेका छौं । पहिले वडा समितिले बस्ती भित्रका महिला, दलित, आदिवासी जनजाति, उत्पीडित वर्ग, सिमान्तकृत, युवा, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पिछडीएको वर्ग लगायत सबै वर्ग र समुदायहरुको अर्थपूर्ण सहभागितामा योजनाहरु

छनौट गरेको थियो । बडा समितिले छनौट गरेका योजनाहरूलाई स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट प्राप्त बजेट सीमा र मार्ग दर्शनको आधारमा छनौट र प्राथमिकता निर्धारण गरी बडा भेलाबाट अनुमोदन गराएर गाउँपालिकालाई उपलब्ध गराएको थियो । यसैको आधारमा नै योजनाहरू छनौट हुनुका साथै बजेटको बाँडफाँड भएका छन् । साथै, वार्षिक बजेट तर्जुमाका लागि योजना तथा कार्यक्रम छनौटमा सामाजिक न्याय, समावेशिता तथा समानुपातिकताको सिद्धान्त अवलम्बन गरिएको छ ।

वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४, संघीय तथा प्रदेश सरकारले जारी गरेका नीति, कानून तथा मापदण्डहरू, स्थानीय तहको बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७४, संघीय, प्रादेशिक र स्थानीय तहको आवधिक विकास योजना, स्थानीय तहको मध्यकालीन खर्च संरचना, स्रोत साधन, विकासका अन्तरसंबन्धित विषयहरू र नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतमा जनाएका प्रतिबद्धताबाट सिर्जित दायित्वहरूका साथै संघ र प्रदेश सरकारले अवलम्बन गरेका आर्थिक नीतिहरू आदिलाई आधारको रूपमा लिएकी छु ।

बजेट तथा कार्यक्रम तर्जुमा गर्दा मैले आर्थिक विकास र गरिवी न्युनीकरणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी

बढ्ने, स्थानीय सहभागिता जुट्ने, स्वयंसेवा गरी परिचालन गर्न सकिने तथा लागत कम लाग्ने, स्थानीय स्रोत साधन र सीपको अधिकतम प्रयोग हुने, महिला, बालबालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लैङ्गिक समानता, सामाजिक समावेशीकरण अभिवृद्धि हुने, दीगो विकास, वातावरण संरक्षण तथा सम्बर्धन गर्न सघाउ पुर्याउने र भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने विषयहरूलाई प्राथमिकता दिएको व्यहोरा यस सम्मानित गाउँसभालाई अवगत गराउन चाहान्छु ।

सम्मानित गाउँसभाका सभाध्यक्ष महोदय,

समग्रमा आ.ब. ०७५/०७६ को बजेट तथा कार्यक्रम “समृद्ध बडीकेदारः पर्यटन, कृषि र पूर्वाधार” भन्ने सोचका साथ तर्जुमा गरिएको छ भने यसले यस गाउँपालिकाको सामाजिक, आर्थिक सुचकाङ्क उच्चतम तुल्याउँदै यस गाउँपालिकालाई समृद्ध गाउँपालिकामा स्तरोन्नती गर्ने लक्ष्य लिएको छ । यस बजेटको उदेश्यहरू निम्न बमोजिम रहेको व्यहोरा म यस सभालाई अवगत गराउन चाहान्छु ।

क. आर्थिक क्रियाकलापको विकास र विस्तार गर्ने, आय र रोजगारी वृद्धि गर्ने तथा गरिवी घटाउने ।

ख. अवसरको सिर्जना, सक्षमता अभिवृद्धि, सामाजिक संरक्षण गर्ने ।

ग. सबै गाउँपालिकावासीलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने ।

घ. उत्पादकत्व र उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने ।

ड. स्थानीय सरकारको अवधारणालाई मुर्त रूप दिई संघीयताको मर्मलाई आम गाउँपालिकावासीमा प्रत्याभुति गराउने ।

सम्मानित गाउँसभाका सभाध्यक्ष महोदय,

नेपालमा योजनावद्ध विकासको शुरूवात भएको छ दशकभन्दा बढी भइसकेको छ। विगतमा योजनावद्ध विकासको फलस्वरूप विकासका विविध आयामहरूमा सकारात्मक परिवर्तनहरू आएका छन् । नेपालले संघीय शासन प्रणाली अवलम्बन गरे संगै गाउँमा आउने अनुदान रकम बृद्धि भएर भौतिक पूर्वाधार विकास, सामाजिक विकास, मानव विकास र दिगो विकाससंग सम्बन्धित कार्यक्रमहरू स्थानीय स्तरबाटै सञ्चालन गरिएका छन् । आर्थिक वर्ष २०७५/७६ मा यस गाउँपालिकाले आर्थिक, सामाजिक, पूर्वाधार, वन, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासको क्षेत्रमा धेरै कार्यहरूको थालनी गरेका छ। यी मध्ये धेरैजसो ठूला साना भौतिक पूर्वाधारजन्य विकासका कामहरू, प्रवर्द्धनात्मक कार्यक्रमहरू, तालिम तथा क्षमता विकासका कामहरू सम्पन्न भएका छन् ।

सम्मानित गाउँसभाका सभाध्यक्ष महोदय,

अब म यहाँ समक्ष आर्थिक वर्ष २०७६/०७७ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आर्थिक वर्ष २०७६/७७ को लागि यस गाउँपालिकामा विभिन्न स्रोतहरूबाट प्राप्त हुने गरी जम्मा रु.३२ करोड ५ लाख ५५ हजार बजेट बिनियोजन गरेकी छु । कुल बिनियोजित बजेट मध्ये चालु शिर्षकमा रु. १८ करोड ७ लाख ४७ हजार अर्थात् ५६.३९

प्रतिशत र पूजिँगत शिर्षकमा रु १३ करोड ९८ लाख ८ हजार अर्थात ४३.६१ प्रतिशत रहेको छ । विनियोजित बजेटको स्रोत विश्लेषण गर्दा संघीय सरकारबाट २९ करोड ५ लाख, प्रदेश सरकारबाट रु. ९८ लाख ४ हजार, गाउँपालिकाको अनुमानित आन्तरिक आम्दानी रु. ५२ लाख ५१ हजार र आ. ब. ०७५/०७६ को विनियोजित बजेटबाट खर्च हुन नसकि अ.ल्या. गरिएको अनुमानित रकम रु. १ करोड ५० लाख रहेको छ ।

यसैगरी संघीय सरकार रु. १४ करोड ६ लाख रुपैया शसर्त कार्यक्रमको संचालनका लागि प्राप्त भएको छ भने राजश्व बाँडफाँडमा रु. ७ करोड ३१ लाख र वित्तिय समानीकरणमा रु. ७ करोड ६८ लाख रुपैया रहेको छ । प्रदेश सरकारबाट प्राप्त हुने रु. ९८ लाख ४ हजार मध्ये वित्तिय समानीकरण शिर्षकमा रु.६८ लाख ३ हजार र सवारी कर बाँडफाँडमा ३० लाख १ हजार रहेको छ ।

कुल विनियोजित रकम मध्ये रु. २ करोड ५० लाख वडा कार्यालयबाट तर्जुमा गरिएका पुजिँगत योजना तथा कार्यक्रमहरूमा खर्च गर्ने गरी विनियोजित गरेकी छु । यसैगरी वडा कार्यालयको चालु तर्फ ५ वटै वडाहरूमा खर्च हुने गरी रु. २४ लाख ११ हजार रहेको छ भने पुजिँगत तर्फ प्रत्येक वडा कार्यालयहरलाइ समानुपातिक रूपमा रु. ५० लाखका दरले जम्मा २ करोड ५० लाख रुपैया विनियोजित गरेकी छु ।

सम्मानित गाउँ सभाका सभाध्यक्ष महोदय,

अब म यस गाउँपालिकामा आ.ब. ०७६/०७७ मा कार्यान्वयनका लागि तर्जुमा गरिएका योजना तथा कार्यक्रम र

विनियोजित बजेटको विस्तृत विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

सि.न.	क्षेत्र	शर्त	सामनिकरण	जम्मा	प्रतिशत
१	कार्यालय संचालन तथा प्रशासनिक	५१७०००	४५७५५०००	४६२७२०००	१४
२	आर्थिक विकास	१६४५०००	१२४०००००	१४०४५०००	४
३	सामजिक विकास	१०१४२५०००	३६८०५०००	१३८२३००००	४३
४	पुर्वाधार विकास	३७०१३०००	६०६९५०००	९७७०८०००	३०
५	वातावरण तथा विपद व्यवस्थापन	०	३००००००	३००००००	१
६	संस्थागत विकास तथा सेवा प्रवाह	०	२१३०००००	२१३०००००	७
जम्मा क्षेत्रगत बजेट		१४०६०००००	१७९९५५०००	३२०५५५०००	१००
१	चालु	१०५१४२०००	७५६०५०००	१८०७४७०००	५६
२	पुर्जित	३५४५८०००	१०४३५००००	१३९८०८०००	४४
जम्मा चालु पुर्जित		१४०६०००००	१७९९५५०००	३२०५५५०००	१००

क्र.सं.	कार्यक्रम/आयोजनाको नाम	कार्यान्वयन हुने स्थान	विनियोजन रु.
गाउँकार्यपालिका चालु खर्च			३६०४४०००
१	पारिश्रमिक कर्मचारी	गाउँपालिका स्तरमा	६००००००
२	पारिश्रमिक पदाधिकारी	गाउँपालिका स्तरमा	३९५२०००
३	पोशाक	गाउँपालिका स्तरमा	३२००००
४	स्थानीय भत्ता	गाउँपालिका स्तरमा	७०००००
५	महंगी भत्ता	गाउँपालिका स्तरमा	५०००००
६	कर्मचारीको बैठक भत्ता	गाउँपालिका स्तरमा	३७५०००
७	कर्मचारी प्रोत्साहन तथा पुरस्कार	गाउँपालिका स्तरमा	९५००००
८	अन्य भत्ता	गाउँपालिका स्तरमा	१०००००
९	कर्मचारी कल्याण कोष	गाउँपालिका स्तरमा	१०००००
१०	पदाधिकारीको अन्य सामाजिक सुरक्षा खर्च	गाउँपालिका स्तरमा	१०००००
११	पानी तथा बिजुली	गाउँपालिका स्तरमा	५००००
१२	संचार महसुल	गाउँपालिका स्तरमा	२५००००
१३	इन्धन पदाधिकारी	गाउँपालिका स्तरमा	६०००००
१४	इन्धन कार्यालय प्रयोजन	गाउँपालिका स्तरमा	४०००००
१५	सवारी साधन मर्मत खर्च	गाउँपालिका स्तरमा	५०००००
१६	बिमा तथा नवीकरण खर्च	गाउँपालिका स्तरमा	१५००००

१७	मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	गाउँपालिका स्तरमा	५०००००
१८	निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	गाउँपालिका स्तरमा	२००००००
१९	अन्य सम्पत्तिहरूको संचालन तथा सम्भार खर्च	गाउँपालिका स्तरमा	१०००००
२०	मसलन्द तथा कार्यालय सामाग्री	गाउँपालिका स्तरमा	१००००००
२१	इन्धन - अन्य प्रयोजन	गाउँपालिका स्तरमा	१०००००
२२	पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	गाउँपालिका स्तरमा	१५०००००
२३	सेवा र परामर्श खर्च	गाउँपालिका स्तरमा	२००००००
२४	सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	गाउँपालिका स्तरमा	१००००००
२५	करार सेवा शुल्क	गाउँपालिका स्तरमा	११५००००
२६	अन्य सेवा शुल्क	गाउँपालिका स्तरमा	३५५००००
२७	कर्मचारी तालिम खर्च	गाउँपालिका स्तरमा	१०००००
२८	सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	गाउँपालिका स्तरमा	५०००००
२९	कार्यक्रम खर्च	गाउँपालिका स्तरमा	२००००००
३०	विविध कार्यक्रम खर्च	गाउँपालिका स्तरमा	१०००००
३१	अनुगमन, मूल्यांकन खर्च	गाउँपालिका स्तरमा	२००००००
३२	भ्रमण खर्च	गाउँपालिका स्तरमा	३०००००
३३	विविध खर्च	गाउँपालिका स्तरमा	५०००००
३४	सभा सञ्चालन खर्च	गाउँपालिका स्तरमा	३०००००
३५	उद्धार, राहत तथा पुनर्स्थापना खर्च	गाउँपालिका स्तरमा	१००००००
३६	घर भाडा	गाउँपालिका स्तरमा	३०००००
३७	सवारी साधन तथा मेशिनर औजार भाडा	गाउँपालिका स्तरमा	३०००००
३८	अन्य भाडा	गाउँपालिका स्तरमा	१०००००
३९	भैपरी आउने चालु खर्च	गाउँपालिका स्तरमा	५९७०००

गाउँपालिका स्तरिय पुँजिगत कार्यक्रम

६४५०००००

१	गाउँपालिका भवन निर्माण क्रमागत	गाउँपालिका स्तरमा	६३०००००
२	गाउँपालिका खानेपानी र घेरवार लगायतका संरचना निर्माण	गाउँपालिका स्तरमा	६००००००
३	बडा कार्यालय भवन निर्माण १,४,५	गाउँपालिका स्तरमा	१५००००००
४	बडीकेदार एफ एम संचालन	गाउँपालिका स्तरमा	२५०००००
५	न्यायिक समिति अन्तर्गतको कार्यक्रम तथा व्यवस्थापन खर्च	गाउँपालिका स्तरमा	१००००००
६	मेलमिलाप कर्ताहरूका लागि तालिम लगायत केन्द्र व्यवस्थापन	गाउँपालिका स्तरमा	८०००००
७	बडा कार्यालयमा जोडने सडकहरूको स्तररोहती नाली ग्याभिन जाली ग्राबिल र होम पाईप राख्ने	गाउँपालिका स्तरमा	१०००००००
८	क्रमागत कृषि सडकहरूको निर्माण तथा मर्मतका लागि ईन्धन लगायतको अन्य खर्च	गाउँपालिका स्तरमा	१०००००००
९	प्रहरी चौकी भवन निर्माण	गाउँपालिका स्तरमा	१००००००
१०	वन तथा वातावरण सम्बन्धी जलाधार लगायतका क्षेत्रहरू	गाउँपालिका स्तरमा	१००००००
११	गाउँपालिका स्तरिय कार्यक्रमहरूको प्रचार प्रसार लगायतका सुचना जानकारी	गाउँपालिका स्तरमा	५०००००
१२	चार पाग्रे सवारी साधन खरिद	गाउँपालिका स्तरमा	३८०००००
१३	मेसिनरी औजार	गाउँपालिका स्तरमा	१००००००
१४	फर्निचर	गाउँपालिका स्तरमा	५०००००
१५	जिल्ला स्तरिय संघ सस्था लाई सहयोग	गाउँपालिका स्तरमा	५०००००
१६	जनता मा बि घेरवार	गाउँपालिका स्तरमा	१००००००
१७	मोहन्याल मन्दिर	गाउँपालिका स्तरमा	१५०००००
१८	अत्तरकाडा खानेपानी तथा सरसफाइ योजना	गाउँपालिका स्तरमा	१०००००
१९	सास्कृतिक घर निर्माण तथा बाध्य बाधन सामग्री खरिद	गाउँपालिका स्तरमा	१००००००
२०	तल्लो गैचडा सिचाई कुलो निर्माण	गाउँपालिका स्तरमा	३०००००
२१	तिम्ले पाईप सिचाई	गाउँपालिका स्तरमा	३०००००
२२	अलाडी खालेपानी निर्माण	गाउँपालिका स्तरमा	१०००००
२३	भमरा सिचाई कुलो निर्माण	गाउँपालिका स्तरमा	२०००००
२४	अमरघटी छाना मर्मत	गाउँपालिका स्तरमा	१०००००

१ न वडा कार्यालय को चालु खर्च			५११०००
१	संचार पदाधीकारी	१ न वडा	६०००
२	ईन्धन पदाधीकारी	१ न वडा	४००००
३	सवारीधन मर्मत खर्च पदाधीकारी	१ न वडा	३६०००
४	बिमा तथा नविकरण खर्च(पदाधीकारीको सवारी साधन)	१ न वडा	१००००
५	अन्य सम्पतिको संचालन मर्मत खर्च	१ न वडा	२००००
६	मसलान्द तथा कार्यालय सामग्री	१ न वडा	७५०००
७	ईन्धन तथा अन्य प्रयोजन (पदाधिकारी प्रयोग)	१ न वडा	२००००
८	पत्र पत्रीका ,छपाई,तथा सुचना प्रकासन खर्च	१ न वडा	१००००
९	अनुगमन मुल्याङ्कन पदाधीकारी	१ न वडा	१०००००
१०	कार्यक्रम खर्च	१ न वडा	४००००
११	बिबिध खर्च	१ न वडा	५२०००
१२	सभा संचालन खर्च	१ न वडा	३००००
१३	घर भाडा	१ न वडा	७२०००
१ न वडा कार्यालय को पुजिगत खर्च			५००००००
१	चैनपुर नारायण खेत गोरेटो बाटो निर्माण पालच्युरी	१ न वडा	२५००००
२	रुमाईल लाखा च्युरी बखेती गोरेटो बाटो निर्माण	१ न वडा	१५००००
३	बालुवा गडा देखी बगरगाडा सम्मको गोरेटो बाटो मर्मत	१ न वडा	४५०००
४	तल्लो रुमाईल न्वालो निर्माण	१ न वडा	२५०००
५	अलाडी बाजटोल न्वालो निर्माण	१ न वडा	३००००
६	अलडा मन्दिर निर्माण च्युरी	१ न वडा	४०००००
७	भगवती मन्दिर ग्राउन्ड प्रतिकालय गुजैल	१ न वडा	१०००००
८	डाङ्गल्डी सिचाई कुलो मर्मत	१ न वडा	२५००००
९	कोला सिचाई कुलो मर्मत	१ न वडा	२५००००

१०	मष्टा आ.बि. छाना मर्मत	१ न वडा	१५००००
११	गौरा देवी मन्दिर निर्माण घेरवार वेरवाटा	१ न वडा	१०००००
१२	नवदुरगा मन्दिर निर्माण रिसेडी	१ न वडा	३०००००
१३	रिसेडी गाउँ र लक्ष्मी मा.बि.खानेपानी मर्मत	१ न वडा	२०००००
१४	मालिका आ.बि.पातल छाना मर्मत	१ न वडा	२०००००
१५	सुनौलो सहकारी भवन निर्माण देवली	१ न वडा	६०००००
१६	पिपल चौतारो मर्मत देवली	१ न वडा	७५०००
१७	पिपल चौतारो निर्माण बिठोडा चनेगाडा	१ न वडा	४००००
१८	बिपि नगर बजार र प्रत्येक बिध्यालय हरुमा फोहोर कन्टेनर बितरण	१ न वडा	१५००००
१९	बिठोडा खानेपानी निर्माण	१ न वडा	५०००००
२०	घन्ने खानेपानी निर्माण	१ न वडा	१०००००
२१	बनेना खानेपानी ट्याङ्की निर्माण	१ न वडा	४००००
२२	तिलाडी खेत सिचाई पोखरी	१ न वडा	१०००००
२३	लक्ष्मी माब..रिरेडी छाना मर्मत	१ न वडा	१०५०००
२४	जनप्रिय आ.बि.मुडा भवन मर्मत	१ न वडा	१५००००
२५	पाईप खरिद	१ न वडा	५०००००
२६	मष्टा गंगोरी मन्दिर निर्माण सित्तोली	१ न वडा	१५००००
२७	भुगभुगे खानेपानी मर्मत	१ न वडा	४००००
२ न वडा कार्यालय को चालु खर्च			४७५०००
१	संचार पदाधीकारी	२ न वडा	६०००
२	ईन्धन पदाधीकारी	२ न वडा	४००००
३	सवारीधन मर्मत खर्च पदाधीकारी	२ न वडा	३६०००
४	बिमा तथा नविकरण खर्च पदाधीकारीको सवारी साधन	२ न वडा	१००००
५	अन्य सम्पतिको संचालन मर्मत खर्च	२ न वडा	२००००

६	मसलान्द तथा कार्यालय सामाग्री	२ न वडा	७५०००
७	ईन्धन तथा अन्य प्रयोजन पदाधिकारी प्रयोग	२ न वडा	२००००
८	पत्र पत्रीका ,छपाई,तथा सुचना प्रकासन खर्च	२ न वडा	१००००
९	अनुगमन मुल्याङ्कन पदाधिकारी	२ न वडा	१०००००
१०	कार्यक्रम खर्च	२ न वडा	४००००
११	बिबिध खर्च	२ न वडा	५२०००
१२	सभा संचालन खर्च	२ न वडा	३००००
१३	घर भाडा	२ न वडा	३६०००
२ न वडा कार्यालय को पुँजिगत खर्च			५००००००
१	छेडा खेत तटबन्द निर्माण	२ न वडा	३०००००
२	जन्ता आ.वि.भित्रीखोला को भवन मर्मत पर्खाल निर्माण	२ न वडा	३०००००
३	सरस्वति आ.वि.खेलमैदान निर्माण शिर्षि	२ न वडा	२५००००
४	देवेश्वर आ.वि. गर्वुजा छाना मर्मत	२ न वडा	१५००००
५	कुलदेव बालबिकास केन्द्र घेरवार निर्माण	२ न वडा	१५००००
६	चर्केन बालबिकास केन्द्र खेलमैदान	२ न वडा	१०००००
७	पुटकेपानी बालबिकास केन्द्र फर्निचर खरिद	२ न वडा	१०००००
८	सायल गतेपसेला खानेपानी तथा काठेपुल मर्मत	२ न वडा	४५००००
९	अरुरा बर्मेली बर्छेन कोटकेना खानेपानी मर्मत	२ न वडा	३०००००
१०	सैनेरी अमलटुक्रा राडी नखनतोला खा.पा.मर्मत	२ न वडा	४५००००
११	चर्केन कुडी बेहोरेनी खा.पा.मर्मत	२ न वडा	४५००००

१२	केरेनी गर्बुजा खा.पा.मर्मत	२ न वडा	१०००००
१३	पुरान गडेसाल खा.पा.मर्मत	२ न वडा	३०००००
१४	ओखलढुङ्गा खा.पा.मर्मत	२ न वडा	१५००००
१५	वडा कार्यालय को व्यवस्थापन खर्च	२ न वडा	५५००००
१६	लाटो वेताल माणौ निर्माण	२ न वडा	४०००००
१७	कोटकेना मन्दिर प्रतिक्षालय निर्माण	२ न वडा	३०००००
१८	भाषा सस्कृति सरक्षण	२ न वडा	१५००००
१९	आरन व्यवस्थापन		५००००
३ न वडा कार्यालय को चालु खर्च			४७५०००
१	संचार पदाधीकारी	३ न वडा	६०००
२	ईन्धन पदाधीकारी	३ न वडा	४००००
३	सवारीधन मर्मत खर्च पदाधीकारी	३ न वडा	३६०००
४	बिमा तथा नविकरण खर्च पदाधीकारीको सवारी साधन	३ न वडा	१००००
५	अन्य सम्पतिको संचालन मर्मत खर्च	३ न वडा	२००००
६	मसलान्द तथा कार्यालय सामग्री	३ न वडा	७५०००
७	ईन्धन तथा अन्य प्रयोजन पदाधिकारी प्रयोग	३ न वडा	२००००
८	पत्र पत्रीका ,छपाई,तथा सुचना प्रकासन खर्च	३ न वडा	१००००
९	अनुगमन मुल्याङ्कन पदाधीकारी	३ न वडा	१०००००
१०	कार्यक्रम खर्च	३ न वडा	४००००
११	बिबिध खर्च	३ न वडा	५२०००
१२	सभा संचालन खर्च	३ न वडा	३००००

१३	घर भाडा	३ न वडा	३६०००
३ न वडा कार्यालय को पुँजिगत खर्च			५००००००
१	कालिका मन्दिर घेरवार निर्माण घाघल	३ न वडा	३००००
२	पङ्की पोखरी मर्मत तथा निर्माण पोखरीडाडा	३ न वडा	२५००००
३	दह खानेपानी मर्मत दह	३ न वडा	३००००
४	चौडेल माणु तर्थयात्री को लगी आवाश घर निर्माण घाघल	३ न वडा	२५००००
५	वडपानी पालसेनी सिचाई कुलो पालसेनी	३ न वडा	२०००००
६	कोरेली जदी सिचाई नहर मर्मत जदी	३ न वडा	१०००००
७	शिवजि मन्दिर पिपलकुण्डा निर्माण	३ न वडा	२०००००
८	देउथान बालबिकास केन्द्र घेरवार निर्माण	३ न वडा	८००००
९	जवलकट्टे खानेपानी कुवा मर्मत	३ न वडा	१२००००
१०	काफलगौरा कुवा मर्मत चायाकोट	३ न वडा	५००००
११	सम्मेन कुवा घेरवार सम्मेन	३ न वडा	५००००
१२	गाजरी विचखेत सिचाई नहर विचखेत	३ न वडा	२०००००
१३	भिरचे सिचाई नहर भिरचे	३ न वडा	२०००००
१४	आमखोली खानेपानी मुहान मर्मत आमखोली	३ न वडा	५००००
१५	केदार माण्डौ आ.बि.पातल भवन निर्माण	३ न वडा	३०००००
१६	कचिलापानी तलपनेरी खा.पा.कुवा मर्मत	३ न वडा	६००००
१७	नानाकोट खानेपानी मर्मत नानाकोट	३ न वडा	१५००००
१८	प्रहरी चौकी घाघल फर्निचर व्यवस्थापन घाघल	३ न वडा	३००००
१९	देउथान चाग गाजरी वेउरा खा.पा.मुहान घेरवार	३ न वडा	१२००००
२०	छिरेखोला तटवन्द निर्माण गैमडा	३ न वडा	८००००
२१	वेवरा गाजरी सिछाई कुलो वेवरा	३ न वडा	४४००००
२२	शिवजि मन्दिर जैसिवाज	३ न वडा	१५००००

२३	जदी कोईराली सडक निर्माण	३न वडा	५०००००
२४	भैरव आ.बि.खेलमैदान निर्माण	३न वडा	२५००००
२५	दहथल्का कुवा मर्मत	३न वडा	३००००
२६	जदी मुलेचौर हुदै सिन्दुरे पानी चायाकोट भित्रि सडक निर्माण	३न वडा	७५००००
२७	सामुदायीक स्वास्थ्य ईकाई भवन छाना मर्मत मुलेचौर	३न वडा	२०००००
२८	देवल खा.पा.कुवा मर्मतव देवल	३न वडा	२००००
२९	घाघल स्वास्थ्य चौकि मर्मत संभार घाघल	३न वडा	५००००
३०	मेहली बालबिकास केन्द्र घेरवार निर्माण	३न वडा	६००००
४ न वडा कार्यालय को चालु खर्च			४७५०००
१	संचार पदाधीकारी	४न वडा	६०००
२	ईन्धन पदाधीकारी	४न वडा	४००००
३	सवारीधन मर्मत खर्च पदाधीकारी	४न वडा	३६०००
४	बिमा तथा नविकरण खर्च पदाधीकारीको सवारी साधन	४न वडा	१००००
५	अन्य सम्पतिको संचालन मर्मत खर्च	४न वडा	२००००
६	मसलान्द तथा कार्यालय सामाग्री	४न वडा	७५०००
७	ईन्धन तथा अन्य प्रयोजन पदाधीकारी प्रयोग	४न वडा	२००००
८	पत्र पत्रीका ,छपाई,तथा सुचना प्रकासन खर्च	४न वडा	१००००
९	अनुगमन मुल्याङ्कन पदाधीकारी	४न वडा	१०००००
१०	कार्यक्रम खर्च	४न वडा	४००००
११	बिबिध खर्च	४न वडा	५२०००
१२	सभा संचालन खर्च	४न वडा	३००००
१३	घर भाडा	४न वडा	३६०००
४न वडा कार्यालय को पुँजिगत खर्च			५००००००
१	बिष्णु मा.बि.बरालगाउँ को खेलमैदान निर्माण	४न वडा	५०००००

२	केदारेश्वर आ.बि. को घेरवार तथा गेट निर्माण बाजबाटा	४न वडा	५०००००
३	जनप्रिय आ.बि.बनेरीको फर्निचर निर्माण	४न वडा	१०००००
४	मेलघटी आ.बि.फर्निचर निर्माण	४न वडा	१०००००
५	मोहन्याल आ.बि.रनुकाडा घेरवार निर्माण	४न वडा	१५००००
६	भैचना सिचाई पोखरि निर्माण	४न वडा	४०००००
७	टिमुट्टा सिचाई पोखरी	४न वडा	४०००००
८	अगिडा सिचाई पोखरी	४न वडा	४०००००
९	चुन्थला देउता को न्वालो मर्मत	४न वडा	५००००
१०	बिथरबाटा देउताको न्वालो मर्मत बाजबाटा	४न वडा	५००००
११	बाजबाटा देवताको न्वालो मर्मत	४न वडा	५००००
१२	साहानी बेताल देउताको न्वालो निर्माण	४न वडा	५००००
१३	बल्लेजुडी देवताको न्वालो मर्मत	४न वडा	५००००
१४	गुरगुडेली न्वालो मर्मत	४न वडा	५००००
१५	मटेला मानिकोट सिचाई कुलो निर्माण	४न वडा	२०००००
१६	मौरी सिचाई कुलो निर्माण	४न वडा	१०००००
१७	पर्मल्ले सिचाई कुलो निर्माण तथा मर्मत	४न वडा	२०००००
१८	पाईप खरिद	४न वडा	५०००००
१९	सिमलकोट खानेपानी मर्मत	४न वडा	१०००००
२०	भगवति मन्दिर निर्माण डिकेवन	४न वडा	४५००००
२१	गंगरी भरण निर्माण धामीगाउँ	४न वडा	१०००००
२२	जेष्ठ नागरिक का लागि कम्बल तथा टर्च बितरण	४न वडा	१५००००
२३	पुर्ण सरसफाइ अभियान कार्यक्रम	४न वडा	१५००००
२४	कार्यालय ब्यबस्थापन ,सामाग्री खरिद तथा आवास भवन निर्माण	४न वडा	२०००००

५ न वडा कार्यालय को चालु खर्च

४७५०००

१	संचार पदाधीकारी	५ न वडा	६०००
२	ईन्धन पदाधीकारी	५ न वडा	४००००
३	सवारीधन मर्मत खर्च पदाधीकारी	५ न वडा	३६०००
४	बिमा तथा नविकरण खर्च पदाधीकारीको सवारी साधन	५ न वडा	१००००
५	अन्य सम्पतिको संचालन मर्मत खर्च	५ न वडा	२००००
६	मसलान्द तथा कार्यालय सामग्री	५ न वडा	७५०००
७	ईन्धन तथा अन्य प्रयोजन पदाधिकारी प्रयोग	५ न वडा	२००००
८	पत्र पत्रीका ,छपाई,तथा सुचना प्रकासन खर्च	५ न वडा	१००००
९	अनुगमन मुल्याङ्कन पदाधीकारी	५ न वडा	१०००००
१०	कार्यक्रम खर्च	५ न वडा	४००००
११	बिबिध खर्च	५ न वडा	५२०००
१२	सभा संचालन खर्च	५ न वडा	३००००
१३	घर भाडा	५ न वडा	३६०००
५ न वडा कार्यालय को पुँजिगत खर्च			५००००००
१	शिवजि आ.वि.भवन छाना मर्मत तथा घेरवार	५ न वडा	३०००००
२	सिमल खेत सिचाई कुलो सुनडा	५ न वडा	४०००००
३	पोटेखाली सिचाई पोखरी	५ न वडा	१५००००
४	नवलपानी स्याली आलिखेत सिचाई कुलो निर्माण गडगाउँ	५ न वडा	५३००००
५	न्वालो मर्मत तथा घेरवार निर्माण गडगाउँ	५ न वडा	१०००००
६	मेलघटी मचवाल पुर्वाधार निर्माण थानकोट	५ न वडा	६०००००
७	निगला सिचाई कुलो निर्माण धारी	५ न वडा	४०००००
८	वडा स्तरिय खानेपनी पाईप खरिद	५ न वडा	२०००००
९	लवाखडी सिचाई कुलो बुढाकोट	५ न वडा	१५००००
१०	अग्नि बेताल माणौ निर्माण बस्तोला	५ न वडा	३०००००

११	घट्टेखेत सेलेखेत सिचाईकुलो निर्माण	५ न वडा	५०००००
१२	बुढाकोट सिचाई पोखरी निर्माण	५ न वडा	१५००००
१३	सिम्तौली चिउराडी खानेपानी निर्माण	५ न वडा	२५००००
१४	भुनेसैन सिचाई पोखरी भुनेसैन	५ न वडा	२०००००
१५	सिरडा न्वालो निर्माण	५ न वडा	७०००००
१६	अलैचाडी सिचाई कुलो बबनगाउँ	५ न वडा	३०००००
१७	गुनेसैन सिचाई कुलो कापडा	५ न वडा	१५००००
१८	तएडी देउता भरण निर्माण धामीगाउँ	५ न वडा	१५००००
१९	वडा कार्यालय संचालन खर्च	५ न वडा	१०००००
कृषि तर्फ			७३५००००.००
१	नमुना एक वडा एक पकेट क्षेत्र विकास गर्ने	गाउँपालिका स्तरमा	२५०००००
२	पोखरी निर्माण पकेट क्षेत्र लगायतका ५ वडा	गाउँपालिका स्तरमा	१५०००००
३	बहुउद्देशिय नर्सरी निर्माण	गाउँपालिका स्तरमा	५०००००
४	कृषिक हरुलाई प्राविधिक समबन्धी समुह स्तरमा तालिमहरु	गाउँपालिका स्तरमा	३०००००
५	कार्यक्रम प्रचार प्रसार अनुगमन र समिक्षा	गाउँपालिका स्तरमा	५०००००
६	कृषि पर्यटन प्रवद्वन केन्द्र स्थापना	गाउँपालिका स्तरमा	२००००००
७	उत्कृष्ट कृषक पुरस्कार	गाउँपालिका स्तरमा	५०००००
पशु तर्फ			९५००००.००
१	युवा लक्षित कार्यक्रम जर्सि गाई ब्यवसायिक गाईपालन	गाउँपालिका स्तरमा	३०००००
२	औषधि खरिद पशु	गाउँपालिका स्तरमा	१५००००
३	पशु स्वास्थ्य शिविर	गाउँपालिका स्तरमा	२५००००
४	डाले धासको बिउँ तथा बेर्ना बितरण	गाउँपालिका स्तरमा	१०००००
५	गाउँपालिका स्थरिय ब्यवसायिक कृषकहरुलाई तालिम तथा समिक्षा	गाउँपालिका स्तरमा	१५००००
महिला तथा बालबालिका तर्फ			५००००००

१	जेष्ठ नागरिक सम्मान कार्यक्रम	गाउँपालिका स्तरमा	१०००००
२	लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तराष्ट्रिय दिवश	गाउँपालिका स्तरमा	५००००
३	राष्ट्रिय अपाङ्ग दिवश मनाउने	गाउँपालिका स्तरमा	५००००
४	अपाङ्ग भएका व्यक्ति सम्बन्धी कार्यक्रम	गाउँपालिका स्तरमा	५०००००
५	छाउपडी नियन्त्रण सम्बन्धी कार्यक्रम	गाउँपालिका स्तरमा	१०००००
६	लैङ्गिक हिंसा बाल विवाह बहु विवाह न्युनिकरण	गाउँपालिका स्तरमा	१०००००
७	बालबालिका माथी हुने शारिरिक र मानसिक दण्ड सजाय तथा यौन दुर्व्यवहार न्युनिकरण	गाउँपालिका स्तरमा	१०००००
८	एकल महिला संग उपाध्यक्ष कार्यक्रम मागमा आधारित	गाउँपालिका स्तरमा	१००००००
९	अल्पकालिम आवास गृह स्थापना	गाउँपालिका स्तरमा	५००००
१०	छाउपडी नमान्ने महिला हरुलाई पुरस्कार बितरण	गाउँपालिका स्तरमा	१०००००
११	आड खस्ने महिला को उपाचार सहयोग कार्यक्रम	गाउँपालिका स्तरमा	५०००००
१२	जे सी निति कार्यक्रम तर्जुमा	गाउँपालिका स्तरमा	५००००
१३	दलित संग सम्बन्धीत कार्यक्रम	गाउँपालिका स्तरमा	५०००००
१४	जनजाति उत्थान कार्यक्रम	गाउँपालिका स्तरमा	५०००००
१५	एच आई भि एडस पिडित लाई नियमित खर्च	गाउँपालिका स्तरमा	४०००००
१६	उपाध्यक्ष कप महिला खेलकुद कार्यक्रम	गाउँपालिका स्तरमा	२०००००
१७	महिला सहकारी र महिला अधिकार मञ्च हरुको क्षमता अभिवृद्धि	गाउँपालिका स्तरमा	५०००००
१८	बिपन्न जेहेन्दार असाहाय बालबालिका हरुको लागी उच्च शिक्षा एवं प्राविधिक शिक्षा अध्ययनमा सहयोग	गाउँपालिका स्तरमा	२०००००
स्वास्थ्य कार्यक्रम			९५०००००
१	स्वस्थ्य संस्तामा कार्यरत करार कर्मचारी हरुको तलब भत्ता	गाउँपालिका स्तरमा	५१८३४००
२	महिला स्वयम सेविका पोषाक भत्ता	गाउँपालिका स्तरमा	५२००००
३	महिला स्वयम सेविका को मसिक बैठक	गाउँपालिका स्तरमा	१०००००
४	महिला स्वयम सेविका लाई सुत्केरी ल्याय बाफतको यातायात खर्च	गाउँपालिका स्तरमा	८००००

५	स्वास्थ्य संस्थामा सामाग्री बितरण	गाउपालिका स्तरमा	५०००००
६	सामुदायीक स्वास्थ्य ईकाईमा बर्थिङ्ग सेन्टर स्थापना	गाउपालिका स्तरमा	६०००००
७	महिला स्वयमसेविका लाई झोला र सामाग्री बितरण	गाउपालिका स्तरमा	२५००००
८	निशुल्क औषधी खरिद	गाउपालिका स्तरमा	१५०००००
९	भिटामिन ए कार्यक्रम	गाउपालिका स्तरमा	९२६००
१०	महिला स्वयमसेविका को अर्धवार्षिक समिक्षा	गाउपालिका स्तरमा	१७४०००
११	चौकाडाडा सामुदायीक स्वास्थ्य ईकाईमा बर्थिङ्ग सेन्टर भवन निर्माण	गाउपालिका स्तरमा	५०००००
१२	सामाजिक लेखा परिक्षण	गाउपालिका स्तरमा	१०००००
आयुर्वेद कार्यक्रम			५०००००
१	औषधि खरिद	गाउपालिका स्तरमा	२५००००
२	योग एवं आयुर्वेद तालिम	गाउपालिका स्तरमा	१०००००
३	मेसिनरी सामान	गाउपालिका स्तरमा	१०००००
४	अनुगमन मुल्याङ्कन	गाउपालिका स्तरमा	५००००
शिक्षा कार्यक्रम			१५२०००००
१	निजि शिक्षक तलव	गाउपालिका स्तरमा	६००००००
२	बालबिकास स..का. लगायत लेखा कार्यालय सहयोगी को पोषाक भत्ता	गाउपालिका स्तरमा	१००००००
३	बिध्यालय स्तरिय अतिरिक्त कार्यक्रम लगायत क्षमता बिकास	गाउपालिका स्तरमा	५०००००
४	नया बालबिका कोटा थप ५ वटा	गाउपालिका स्तरमा	४०००००
५	शिक्षा समिति बैठक अनुगमन लगायतका क्रियाकलाप	गाउपालिका स्तरमा	३०००००
६	बिध्यालय सुधार तथा क्षमता बिकास कार्यक्रम	गाउपालिका स्तरमा	१५०००००
७	केदार ज्योति बहुमुखी क्याम्पस प्रशासनिक अनुदान	गाउपालिका स्तरमा	२५०००००
८	बर्छैन मा.वि.प्राविधिक शिक्षा संचालन अनुदान	गाउपालिका स्तरमा	२००००००
९	शिवजि मावि. घेरवार	गाउपालिका स्तरमा	१००००००
धार्मिक तथा पर्यटन			३५०००००

१	केदार मन्दिर पुर्वाधार व्यवस्थापन	गाउपालिका स्तरमा	२५०००००
२	कालारुवा ताल संरक्षण पुर्वाधार निर्माण	गाउपालिका स्तरमा	१००००००
समपुरक कोष			१०००००००
१	समपुरक कोष ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना	गाउपालिका स्तरमा	५२०००००
२	समपुरक कोष	गाउपालिका स्तरमा	४८०००००
शर्त बजेट			१४०६०००००
१	शिक्षा	गाउपालिका स्तरमा	७९४१८०००
२	कृषि	गाउपालिका स्तरमा	१६४५०००
३	स्वास्थ्य	गाउपालिका स्तरमा	२२००७०००
४	नविकरणीय उर्जा	गाउपालिका स्तरमा	१७६५०००
५	ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना	गाउपालिका स्तरमा	३१२४८०००
६	प्रधानमन्त्रि राजगार कार्यक्रम	गाउपालिका स्तरमा	५१७०००
७	झो.पू.	गाउपालिका स्तरमा	४००००००
कुल जम्मा			३२०५५५०००

सम्मानित गाउँसभाका सभाध्यक्ष महोदय,

यस गाउँपालिकालाई प्राप्त सिमित स्रोतरूबाट बस्तीस्तर हुँदै वडाहरूबाट गाउँपालिकामा आएका आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, संस्थागत विकास, सेवा प्रवाह र सुशासन र वातावरण तथा विपत व्यवस्थापनसंग सम्बन्धित आयोजनाहरूलाई संबोधन गर्न नसकिएको सन्दर्भमा यी आयोजनाहरूलाई क्रमशः अर्को वर्षमा समावेश गरिनुका साथै गाउँ गौरव योजनाहरूका लागि प्रदेश सरकार र संघीय सरकार समक्ष माग गरिने व्यहोरा अनुरोध गर्दछु ।

सम्मानित गाउँसभाका सभाध्यक्ष महोदय,

नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तह कार्यान्वयनमा आए संगै यो गाउँपालिका भोक, रोग, गरिबी, पछ्यौटेपन र आर्थिक सामाजिक विभेद विरुद्धको संघर्ष र समृद्धि प्राप्तिको चरणमा प्रवेश गरेको छ । यो प्रयास सफल पार्नका लागि सम्पूर्ण गाउँपालिकावासीहरू एउटै मञ्चमा आबद्ध हुनुपर्ने अवस्था आएको छ । लोकतान्त्रिक मुल्य मान्यतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र स्थापना गर्न अब सामाजिक आर्थिक क्षेत्रमा फड्को मार्ने पर्ने बेला भएको छ ।

यो बजेट कार्यान्वयनले गाउँपालिकामा न्यायपूर्ण सामाजिक विकास संगै समृद्धिको नयाँ ढोका खोल्नेछ । यस बजेटले स्थानीय स्तरमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै सामाजिक विकासलाई पनि दरिलो तुल्याई समृद्ध गाउँपालिका निर्माणका लागि आधार तय गर्ने विषयमा गाउँपालिका आशावादी छ ।

।

स्थानीय सरकार बन्दै गर्दा गाउँपालिकाबासीका आकांक्षा पनि उर्लदा छन्। सिमित स्रोतका बीचबाट नागरिकका असिमित आवश्यकता पुरा गर्ने विषय निश्चय नै चुनौतीपूर्ण विषय हो । तथापि गाउँपालिकाबासी आम जनसमुदाय, राजनैतिक दलको रचनात्मक सहयोग र सद्भाव भएमा यी चुनौतिका बीचमा अवसरका अनेकन संभावना छन् भन्ने कुरामा गाउँपालिका विश्वस्त छ ।

अन्त्यमा, यो बजेट तर्जुमा गर्दा मार्ग निर्देशन प्रदान गर्नु हुने गाउँपालिकाका अध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा अध्यक्षज्यूहरू, गाउँसभाका सदस्यज्यूहरू, स्थानीयस्तरमा क्रियाशील राजनीतिक दलहरू, समाजसेवी बुद्धिजीवीहरू, गाउँ कार्यपालिकाको कार्यालयका सम्पूर्ण कर्मचारीहरू लगायत सम्पूर्ण गाउँपालिकाबासी दाजुभाइ तथा दिदीबहिनीहरू प्रति विशेष धन्यवाद दिन चाहन्छु । “समृद्ध बडीकेदारः पर्यटन, कृषि र पूर्वाधार” भन्ने यस गाउँपालिकाको नारालाई सार्थक बनाउन सबै गाउँपालिकाबासीको रचनात्मक सहयोगको आशा गरेकी छु। श्री केदार बाबाले हामी सबैको रक्षा गरुन ।

धन्यवाद । जयनेपाल ।

ईन्द्रा बोहोरा भाट

उपाध्यक्ष

बडीकेदार गाउँपालिका

मिति: २०७६/०३/१०

बुद्धिकेदार गान्धर्वलिका